



नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्था नियमन विभाग



केन्द्रीय कार्यालय

बालुवाटार, काठमाडौं

फोन नं. : ०१-५७९९६४१/४२/४३/४४

Website : www.nrb.org.np

पोष्ट बक्स : ७३

पत्र संख्या: वै.वि.नि.वि./नीति/परिपत्र/०८/०८०/८१

मिति: २०८१/०२/१३

इजाजतपत्रप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरु,

महाशय,

यस बैंकबाट इजाजतपत्रप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा यसैसाथ संलग्न तालिकाबमोजिम संशोधन/परिमार्जन/थप गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ।

भवदीय,

(गुरु प्रसाद पौडेल)
कार्यकारी निर्देशक

बोधार्थ :

- (१) श्री नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालय।
- (२) श्री नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार।
- (३) श्री नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग।
- (४) श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग।
- (५) श्री नेपाल राष्ट्र बैंक, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग।
- (६) श्री नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग।
- (७) श्री नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभाग।
- (८) श्री नेपाल राष्ट्र बैंक, कानून महाशाखा।
- (९) श्री नेपाल बैंकर्स संघ, सेन्ट्रल विजनेश पार्क, थापाथली।
- (१०) श्री डेभलपमेण्ट बैंकर्स एसोसिएसन, अनामनगर।
- (११) श्री नेपाल वित्तीय संस्था संघ, डिल्लीबजार।

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप



क्र.सं.	व्यवस्था नं.	विद्यमान व्यवस्था	संशोधित व्यवस्था																				
१.	इ.प्रा.निर्देशन नं. २/०८० को बुँदा नं ९ को उपबुँदा (१) मा संशोधन ।	<p>(१) यस निर्देशन बमोजिम वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको लागि बक्यौता साँवा रकमको आधारमा देहाय बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ :-</p> <p>कर्जा वर्गीकरण न्यूनतम कर्जा नोक्सानी व्यवस्था</p> <table border="0"> <tr> <td>(क) असल</td> <td>१.२५ प्रतिशत</td> </tr> <tr> <td>(ख) सुक्ष्म निगरानी</td> <td>५ प्रतिशत</td> </tr> <tr> <td>(ग) कमसल</td> <td>२५ प्रतिशत</td> </tr> <tr> <td>(घ) शंकास्पद</td> <td>५० प्रतिशत</td> </tr> <tr> <td>(ङ) खराब</td> <td>१०० प्रतिशत</td> </tr> </table>	(क) असल	१.२५ प्रतिशत	(ख) सुक्ष्म निगरानी	५ प्रतिशत	(ग) कमसल	२५ प्रतिशत	(घ) शंकास्पद	५० प्रतिशत	(ङ) खराब	१०० प्रतिशत	<p>(१) यस निर्देशन बमोजिम वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको लागि बक्यौता साँवा रकमको आधारमा देहाय बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ :-</p> <p>कर्जा वर्गीकरण न्यूनतम कर्जा नोक्सानी व्यवस्था</p> <table border="0"> <tr> <td>(क) असल</td> <td>१.२० प्रतिशत</td> </tr> <tr> <td>(ख) सुक्ष्म निगरानी</td> <td>५ प्रतिशत</td> </tr> <tr> <td>(ग) कमसल</td> <td>२५ प्रतिशत</td> </tr> <tr> <td>(घ) शंकास्पद</td> <td>५० प्रतिशत</td> </tr> <tr> <td>(ङ) खराब</td> <td>१०० प्रतिशत</td> </tr> </table>	(क) असल	१.२० प्रतिशत	(ख) सुक्ष्म निगरानी	५ प्रतिशत	(ग) कमसल	२५ प्रतिशत	(घ) शंकास्पद	५० प्रतिशत	(ङ) खराब	१०० प्रतिशत
(क) असल	१.२५ प्रतिशत																						
(ख) सुक्ष्म निगरानी	५ प्रतिशत																						
(ग) कमसल	२५ प्रतिशत																						
(घ) शंकास्पद	५० प्रतिशत																						
(ङ) खराब	१०० प्रतिशत																						
(क) असल	१.२० प्रतिशत																						
(ख) सुक्ष्म निगरानी	५ प्रतिशत																						
(ग) कमसल	२५ प्रतिशत																						
(घ) शंकास्पद	५० प्रतिशत																						
(ङ) खराब	१०० प्रतिशत																						
२.	इ.प्रा.निर्देशन नं. २/०८० को बुँदा नं ९ को उपबुँदा (६) मा संशोधन ।	<p>(६) एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा प्रवाहित असल कर्जाहरूको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२५ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।</p> <p>उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.३२५ प्रतिशत, दोस्रो वर्ष ०.६५ प्रतिशत, तेश्रो वर्ष ०.९७५ प्रतिशत र चौथो वर्षदेखि १.२५ प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।</p>	<p>(६) एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा प्रवाहित असल कर्जाहरूको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।</p> <p>उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.३० प्रतिशत, दोस्रो वर्ष ०.६० प्रतिशत, तेश्रो वर्ष ०.९० प्रतिशत र चौथो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।</p>																				
३.	इ.प्रा.निर्देशन नं. २/०८० को बुँदा नं ९ को उपबुँदा (७) मा संशोधन ।	<p>(७) रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यवसायिक रूपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेश्रो वर्षदेखि १.२५ प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।</p>	<p>(७) रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रूपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेश्रो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।</p>																				
४.	इ.प्रा.निर्देशन नं. २/०८० को बुँदा नं ९ को उपबुँदा (८) को ड मा संशोधन	<p>(ड) बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता (Production Capacity) विस्तार हुने सुनिश्चित भई लगानीमा हुने वृद्धि वा अन्य लागतमा वृद्धि जस्ता कारणले शुरुमा तोकिएको कर्जा भुक्तानी गर्ने अवधि (Repayment Schedule) मा कर्जा चुक्ता गर्न सक्ने स्थिति नरहेका ऋणीमध्ये राष्ट्रिय प्राथमिकतामा रहेका हाईड्रोपावर, केवलकार, सिमेन्ट, तारे होटल वा अन्य पूर्वाधार निर्माणसम्बन्धी परियोजनाहरूलाई देहायका शर्त पूरा गरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरेको अवस्थामा १.२५ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न</p>	<p>(ड) बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता (Production Capacity) विस्तार हुने सुनिश्चित भई लगानीमा हुने वृद्धि वा अन्य लागतमा वृद्धि जस्ता कारणले शुरुमा तोकिएको कर्जा भुक्तानी गर्ने अवधि (Repayment Schedule) मा कर्जा चुक्ता गर्न सक्ने स्थिति नरहेका ऋणीमध्ये राष्ट्रिय प्राथमिकतामा रहेका हाईड्रोपावर, केवलकार, सिमेन्ट, तारे होटल वा अन्य पूर्वाधार निर्माणसम्बन्धी परियोजनाहरूलाई देहायका शर्त पूरा गरी</p>																				

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप



		<p>सकिने छ । यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जालाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ ।</p> <p>(अ) परियोजना निष्क्रिय नभई सञ्चालन मै रहेको वा सञ्चालन शुरु हुने क्रममा रहेको हुनुपर्ने, र</p> <p>(आ) शुरुमा कर्जा प्रवाह गर्दा निर्धारण गरिएको ग्रेस (Moratorium) अवधि भन्दा पछिको अवधिमा पाकेको ब्याज पुँजीकृत गरी आम्दानी बाध्न नपाइने ।</p> <p>(इ) बैंक तथा वित्तीय संस्थाबाट परियोजनाको उत्पादन क्षमता (Production Capacity) विस्तार भएको सुनिश्चित गनुपर्ने ।</p>	<p>पुनरतालिकीकरण र/वा पुनरसंरचना गरेको अवस्थामा १.२० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जालाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ ।</p> <p>(अ) परियोजना निष्क्रिय नभई सञ्चालन मै रहेको वा सञ्चालन शुरु हुने क्रममा रहेको हुनुपर्ने, र</p> <p>(आ) शुरुमा कर्जा प्रवाह गर्दा निर्धारण गरिएको ग्रेस (Moratorium) अवधि भन्दा पछिको अवधिमा पाकेको ब्याज पुँजीकृत गरी आम्दानी बाध्न नपाइने ।</p> <p>(इ) बैंक तथा वित्तीय संस्थाबाट परियोजनाको उत्पादन क्षमता (Production Capacity) विस्तार भएको सुनिश्चित गनुपर्ने ।</p>
५.	इ.प्रा.निर्देशन नं. २/०८० को बुँदा नं ९ को उपबुँदा (द) को च मा संशोधन ।	<p>(च) बैंक तथा वित्तीय संस्थाले कुखुरापालन व्यवसायका लागि प्रवाह गरेको कर्जा बर्डफ्लु रोगका कारण साविकको भुक्तानी तालिका वा शर्त बमोजिम चुक्ता गर्न नसक्ने भई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु परेमा एक पटकलाई ऋणीको ऋण तिर्ने लिखित योजना, धितो सुरक्षणको पर्याप्तता र भविष्यमा ऋण तिर्न सक्ने क्षमताका आधारमा पुनसंरचना वा पुनरतालिकीकरण गरेको अवस्थामा १.२५ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने गरी पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने छ । यसरी पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरूलाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ ।</p>	<p>(च) बैंक तथा वित्तीय संस्थाले कुखुरापालन व्यवसायका लागि प्रवाह गरेको कर्जा बर्डफ्लु रोगका कारण साविकको भुक्तानी तालिका वा शर्त बमोजिम चुक्ता गर्न नसक्ने भई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु परेमा एक पटकलाई ऋणीको ऋण तिर्ने लिखित योजना, धितो सुरक्षणको पर्याप्तता र भविष्यमा ऋण तिर्न सक्ने क्षमताका आधारमा पुनसंरचना वा पुनरतालिकीकरण गरेको अवस्थामा १.२० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने गरी पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने छ । यसरी पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरूलाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ ।</p>
६.	इ.प्रा.निर्देशन नं. २/०८० को बुँदा नं ४५ मा संशोधन ।	<p>४५. ऋण भुक्तानी आम्दानी अनुपात (Debt Service to Gross Income Ratio) कायम गर्ने सम्बन्धमा :</p> <p>बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यवसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गर्दा देहायबमोजिम हुने गरी ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने छ ।</p> <p>(क) ऋणीको आय श्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने छ ।</p> <p>(ख) ऋणीले बुँदा नं.(क) बमोजिम पेश गरेको आम्दानी मध्ये कर तिर्नु पर्ने आयको हकमा कर चुक्ता/दाखिला गरेको र/वा अद्यावधिक करचुक्ता प्रमाणपत्रको आधारमा</p>	<p>४५. ऋण भुक्तानी आम्दानी अनुपात (Debt Service to Gross Income Ratio) कायम गर्ने सम्बन्धमा :</p> <p>बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत र घर जग्गा खरिद/निर्माण प्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात (DTI) अधिकतम सीमा ७० प्रतिशत हुने गरी देहायबमोजिम गर्नुपर्नेछ ।</p>

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप



		<p>ऋणीको वार्षिक कुल आय (Gross Income) गणना गर्नु पर्नेछ । साथै, कर्जा अवधिभर आम्दानीसँग सम्बन्धित कर दाखिला/चुक्ता प्रमाणपत्र वार्षिक रुपमा लिई ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात (Debt Service to Gross Income Ratio) अद्यावधिक गर्नुपर्नेछ ।</p> <p>ग) इजाजतपत्रप्राप्त संस्थाले अधिकतम सीमाभन्दा बढी हुने गरी कर्जा प्रवाह गरेमा सो कर्जालाई सूक्ष्म निगरानी (Watch List) अन्तर्गत वर्गीकरण गर्नु पर्नेछ ।</p> <p>तर, स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर कर्जा र रु. ५० लाख सम्मको आवास कर्जाको लागि करयोग्य आयको हकमा कर दाखिला कागजातको आधारमा कर्जा प्रदान/नवीकरण गर्न सकिनेछ, र त्यस्तो कर्जाको हकमा ऋण भुक्तानी आम्दानी अनुपात (DTI) अधिकतम ६० प्रतिशत कायम गर्न सकिनेछ ।</p>	<p>(क) ऋणीको आय श्रोत खुल्ने प्रमाणित कागजात संलग्न गर्नुपर्नेछ ।</p> <p>(ख) ऋणीले बुँदा नं.(क) बमोजिम पेश गरेको आम्दानी मध्ये कर तिर्नु पर्ने आयको हकमा कर चुक्ता/दाखिला गरेको र/वा अद्यावधिक करचुक्ता प्रमाणपत्रको आधारमा ऋणीको वार्षिक कुल आय (Gross Income) गणना गर्नु पर्नेछ । साथै, कर्जा अवधिभर आम्दानीसँग सम्बन्धित कर दाखिला/चुक्ता प्रमाणपत्र वार्षिक रुपमा लिई ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात (Debt Service to Gross Income Ratio) अद्यावधिक गर्नुपर्नेछ ।</p> <p>ग) इजाजतपत्रप्राप्त संस्थाले अधिकतम सीमाभन्दा बढी हुने गरी कर्जा प्रवाह गरेमा सो कर्जालाई सूक्ष्म निगरानी (Watch List) अन्तर्गत वर्गीकरण गर्नुपर्नेछ ।</p>
७.	इ.प्रा.निर्देशन नं. ८/०८० को बुँदा नं ३ को उपबुँदा (५) मा संशोधन ।	<p>(५) खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र विक्री गर्न सक्नेछन् ।</p> <p>तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र विक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।</p>	<p>(५) खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र विक्री गर्न सक्नेछन् ।</p>
८.	इ.प्रा.निर्देशन नं. १४/०८० को बुँदा नं ५ को उपबुँदा को (ग) थप ।	हाल नरहेको	<p>(ग) FATF को “High-Risk Jurisdictions subject to a Call for Action”, “Jurisdictions under Increased Monitoring” मा सूचीकृत मुलुक र UN Sanction List मा समावेश भएका मुलुकमा “क” वर्गका बैंकहरूलाई शाखा, सम्पर्क/प्रतिनिधि कार्यालय स्थापना गर्न स्वीकृती प्रदान गरिने छैन ।</p>
९.	अनुसूची १.१ को Capital Adequacy Framework 2015 को 3.3 को j1(i) संशोधन ।	l. Personal Hirepurchase/Personal Auto Loans (upto Rs. 2.5 Million) shall attract risk weight of 100%.	l. Personal Hirepurchase/Personal Auto Loans shall attract risk weight of 100%.
१०.	अनुसूची १.१ को Capital Adequacy Framework 2015 को 3.3 को j1(m) हटाइएको ।	m. Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million) shall attract risk weight of 125%.	हटाइएको ।

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप



११.	अनुसूची १.१ को Capital Adequacy Framework 2015 को FORM No.2: RISK WEIGHTED EXPOSURE FOR CREDIT RISK मा उल्लिखित बुँदा हटाइएको ।	<table border="1"> <thead> <tr> <th data-bbox="510 191 695 428">A. Balance Sheet Exposures</th> <th data-bbox="695 191 800 428">Book Value</th> <th data-bbox="800 191 932 428">Specific Provision & Valuation Adjustment</th> <th data-bbox="932 191 1016 428">Eligible CRM</th> <th data-bbox="1016 191 1100 428">Net Value</th> <th data-bbox="1100 191 1184 428">Risk Weight</th> <th data-bbox="1184 191 1289 428">Risk Weighted Exposures</th> </tr> </thead> <tbody> <tr> <td data-bbox="510 428 695 618">Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)</td> <td data-bbox="695 428 800 618">0</td> <td data-bbox="800 428 932 618">0</td> <td data-bbox="932 428 1016 618">0</td> <td data-bbox="1016 428 1100 618">0</td> <td data-bbox="1100 428 1184 618">125%</td> <td data-bbox="1184 428 1289 618">0</td> </tr> </tbody> </table>										A. Balance Sheet Exposures	Book Value	Specific Provision & Valuation Adjustment	Eligible CRM	Net Value	Risk Weight	Risk Weighted Exposures	Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)	0	0	0	0	125%	0	हटाइएको ।								
A. Balance Sheet Exposures	Book Value	Specific Provision & Valuation Adjustment	Eligible CRM	Net Value	Risk Weight	Risk Weighted Exposures																												
Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)	0	0	0	0	125%	0																												
१२.	अनुसूची १.१ को Capital Adequacy Framework 2015 को FORM NO.3 ELIGIBLE CREDIT RISK MITIGANTS उल्लिखित बुँदा हटाइएको ।	<table border="1"> <thead> <tr> <th data-bbox="510 618 632 834">Credit exposures</th> <th data-bbox="632 618 695 834">Deposits with Bank</th> <th data-bbox="695 618 772 834">Deposits with other banks/FI</th> <th data-bbox="772 618 821 834">Gold</th> <th data-bbox="821 618 884 834">Govt. & NR B Securities</th> <th data-bbox="884 618 953 834">G'tee of Govt. of Nepal</th> <th data-bbox="953 618 1024 834">Sec/G'tee of Other Sovereigns</th> <th data-bbox="1024 618 1087 834">G'tee of domestic banks</th> <th data-bbox="1087 618 1157 834">G'tee of MDBs</th> <th data-bbox="1157 618 1241 834">Sec/G'tee of Foreign Banks</th> <th data-bbox="1241 618 1289 834">Total</th> </tr> </thead> <tbody> <tr> <td data-bbox="510 834 632 1154">Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>										Credit exposures	Deposits with Bank	Deposits with other banks/FI	Gold	Govt. & NR B Securities	G'tee of Govt. of Nepal	Sec/G'tee of Other Sovereigns	G'tee of domestic banks	G'tee of MDBs	Sec/G'tee of Foreign Banks	Total	Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)											हटाइएको ।
Credit exposures	Deposits with Bank	Deposits with other banks/FI	Gold	Govt. & NR B Securities	G'tee of Govt. of Nepal	Sec/G'tee of Other Sovereigns	G'tee of domestic banks	G'tee of MDBs	Sec/G'tee of Foreign Banks	Total																								
Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)																																		
१३.	अनुसूची १.२ को Capital Adequacy Framework 2007 को 3.3 को j1(k) संशोधन ।	k. Personal Hirepurchase/Personal Auto Loans (upto Rs. 2.5 Million) shall attract risk weight of 100%.										k. Personal Hirepurchase/Personal Auto Loans shall attract risk weight of 100%.																						
१४.	अनुसूची १.२ को Capital Adequacy	l. Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million) shall attract risk weight of 125%.										हटाइएको ।																						

यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप



	Framework 2007 को 3.3 को j1(1) हटाइएको ।															
१५.	अनुसूची १.२ को Capital Adequacy Framework 2007 को FORM No.2: RISK WEIGHTED EXPOSURE FOR CREDIT RISK मा उल्लिखित बुँदा हटाइएको ।	A. Balance Sheet Exposures	Book Value	Specific Provision & Valuation Adjustment	Eligible CRM	Net Value	Risk Weight	Risk Weighted Exposures	हटाइएको ।							
Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)	0	0	0	0	125 %	0										
१६.	अनुसूची १.२ को Capital Adequacy Framework 2007 को FORM NO.3 ELIGIBLE CREDIT RISK MITIGANTS मा उल्लिखित बुँदा हटाइएको ।	Credit exposures	Deposits with Bank	Deposits with other banks/FI	Gold	Govt. & NR B Securities	G'tee of Govt. of Nepal	Sec/G'tee of Other Sovereigns	G'tee of domestic banks	G'tee of MD Bs	Sec / G'tee of Foreign Banks	Total	हटाइएको ।			
Personal Hirepurchase/Personal Auto Loans (above Rs. 2.5 Million)																